



लोक सेवा आयोग दिपायल कार्यालय



राजपुर, डोटी

लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सुचना ।

सूचना नं.०४/०७९-८०, मिति : २०७९।०४।३० गते

यस कार्यालयबाट संचालन हुने नेपाल बैंक लिमिटेडको विभिन्न विज्ञापन नं. र पदहरूको प्रतियोगितात्मक लिखित परीक्षा आयोगको पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

लिखित परीक्षाको परीक्षाकेन्द्र तथा परीक्षा कार्यक्रमः

सि.नं.	विज्ञापन नं.	पद, सेवा, तह	पत्र	मिति र समय	रोल नं.	उम्मेदवार संख्या	परीक्षा भवन
१.	३४/२०७८/७९, (खुला तथा समावेशी) सुदूरपश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरू	कनिष्ठ सहायक (Gold Tester), तह-३	प्रथम पत्र	२०७९।०५।१७ दिनको २:०० बजे	१ देखि २०० सम्म	२००	श्री कुमालीकोट मा.वि., कुमालीकोट, राजपुर, डोटी ।
२.					२०१ देखि ३५० सम्म	१५०	श्री शहीद स्मृती आ.मा.वि. (क) केन्द्र, राजपुर, डोटी ।
३.					३५१ देखि ५०० सम्म	१५०	श्री शहीद स्मृती आ.मा.वि. (ख) केन्द्र, राजपुर, डोटी ।
४.					५०१ देखि ६७५ सम्म	१७५	श्री सुजङ्ग मा.वि (क) केन्द्र, राजपुर, डोटी ।
५.					६७६ देखि ८५० सम्म	१७५	श्री सुजङ्ग मा.वि (ख) केन्द्र, राजपुर, डोटी ।
६.					८५१ देखि १०५६ सम्म	२०६	श्री लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर, डोटी ।
१.	२६/२०७८/७९ (खुला तथा महिला) सुदूरपश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरू	सहायक, तह-४	प्रथम पत्र	२०७९।०५।१८ दिनको २:०० बजे	१ देखि २३१ सम्म	२३१	श्री सुजङ्ग मा.वि केन्द्र, राजपुर, डोटी ।
२.			द्वितीय पत्र	२०७९।०५।१९ दिनको २:०० बजे			



लोक सेवा आयोग दिपायल कार्यालय



राजपुर, डोटी

द्रष्टव्य १:

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
- प्रवेशपत्र विना परीक्षामा सम्मिलित नगराईने हुँदा अनिवार्यरूपमा प्रवेशपत्र साथमा लिई परीक्षा संचालन हुनु भन्दा १ घण्टा अगावै परीक्षा भवनमा आइपुगनु पर्नेछ । परीक्षा भवनबाट प्रवेशपत्र वितरण गरिने छैन ।
- परीक्षा भवनमा झोला, मोवाइल, क्याल्कुलेटर, स्मार्ट वाच तथा अन्य विद्युतियसामग्रीहरु लैजान निषेध गरिएको छ ।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नु पर्नेछ । वस्तुगत बहु वैकल्पिक प्रश्नको उत्तर दिँदा Capital Letter मा (A,B,C,D)लेख्नु पर्नेछ ।
- परीक्षार्थीले परीक्षा दिन आउँदा सम्बन्धित निकायबाट जारी भएको प्रवेश-पत्र सँगै नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र अनिवार्य रूपमा लिई उपस्थित हुनु पर्नेछ।

द्रष्टव्य २: संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धि मापदण्ड, २०७७ (तेस्रो संशोधन) अनुसार परीक्षार्थीले तपसिलमा उल्लेखित विषयहरुको पूर्ण रूपमा पालन गर्नु पर्नेछ ।

- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ।
- परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कदा र शौचालय प्रयोग गर्दा भिडभाड नगरीकन एकआपसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी भौतिक दूरी कायम गर्नुपर्नेछ ।
- परीक्षार्थीहरुले समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन । परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालन गर्नुपर्नेछ ।
- कोभिड-१९ (COVID-19)संक्रमित उम्मेदवारहरुको लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०९४-४४०१४७, ०९४-४४०१७८ वा ९८५८४८११११मा सम्पर्क गरी वा इमेल dipayal@psc.gov.np तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनु हुन सुचित गरिन्छ।

.....
(गणेश बहादुर कठायत)
कम्प्युटर अपरेटर

.....
(रमेश कुमार कटुवाल)
शाखा अधिकृत

.....
(ज्ञानेन्द्र पराजुली)
उपसचिव